



गौशाला नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
गौशाला, महोत्तरी

सेनिटरी प्याड (Sanitary Pad) खरिद सम्बन्धी सिलबन्दी दरभाउ आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७७/०३/०३)

गौशाला नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मको छात्राहरूलाई निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने प्रयोजनका लागि आवश्यक तपसिलमा उल्लेखित परिमाणको सेनिटरी प्याड सिलबन्दी दरभाउको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले उक्त कार्यका लागि ईजाजत प्राप्त उद्योग, फर्म, कम्पनी तथा सप्लायर्सहरूबाट निम्न शर्तहरूको परिधि भित्र रही सिलबन्दी दरभाउ पेश गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशन गरिएको छ ।

शर्तहरू:

१. प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनको कार्यालय समय भित्र अनुमति/दर्ता प्रमाणपत्रको प्रतिलिपि, अद्यावधिक नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, मु.अ.कर. दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ. व. २०७५/०७६ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी लिखित निवेदन साथ रू. १०००/- अक्षरेपी एक हजार मात्र (फिर्ता नहुने गरी) दस्तुर तिरी दरभाउपत्र फारम खरिद गर्न सकिनेछ ।
२. दरभाउपत्र फारम सूचना प्रकाशित मितिले १६ (सोह्र) औं दिनको १२:०० बजे भित्र यस कार्यालयमा सिलबन्दी गरी पेश गरी सक्नु पर्नेछ यसरी रितपूर्वक प्राप्त हुन आएको सिलबन्दी दरभाउहरू सोहि दिनको २:०० बजे दरभाउ पत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभए पनि दरभाउ पत्र फारम खोल्न कुनै बाधा पर्ने छैन ।
३. दरभाउ पत्रदाता सिलबन्दी दरभाउ साथ गौशाला नगरपालिका, महोत्तरीको नाममा संचालित नेपाल बैंक लिमिटेड, गौशाला शाखामा रहेको हि. नं. ०९४०३०००००३०००००००१ मा तपसिलमा उल्लेख भए बमोजिमको जमानत रकम जम्मा गरी सोको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त 'क' वर्गको बाणिज्य वा वित्तिय संस्थाबाट यस कार्यालयको पक्षमा जारी दरभाउपत्र दर्ता गर्ने अन्तिम मितिबाट कम्तिमा ७५ (पचहतर) दिन म्याद भएको बैंक बिडबोन्ड संलग्न गर्नु पर्नेछ ।
४. दरभाउ सम्बन्धी अन्य शर्तहरू दरभाउ पत्र फारममा उल्लेख गरे बमोजिम हुनेछ ।
५. यस सूचनामा उल्लेख नभएका कुराहरू प्रचलित कानून बमोजिम हुनेछ ।

तपसिल:

| क्र. सं. | विवरण | संख्या | कुल लागत अनुमान रकम (मु. अ. कर समेत) | आवश्यक जमानत रकम |
|----------|---------------------------------|----------------|---------------------------------------|------------------|
| १ | सेनिटरी प्याड (८ पिसको प्याकेट) | ३०,००० प्याकेट | रू. १९,८०,०००/- | ६०,०००/- |

-प्रमुख प्रशासकीय अधिकृत